



भवन निर्माण सम्बन्धी ऐन, २०७७



पाखीबास नगरपालिकापाखीबास,

धनकुटा

(मिति २०७७/०३/११ को नगर सभावाट स्वीकृत)

## भवन निर्माण सम्बन्धि ऐन, २०७७

### प्रस्तावना :

पाखीबास नगरपालिका क्षेत्रभित्र निर्माण भएका भवन, तल्ला थप हुने भवन, नयाँ निर्माण गरिने भवन तथा संरचनाहरूको नक्सापास गर्ने, निर्माण सम्पन्नताको प्रमाण-पत्र जारी गर्ने तथा अभिलेखिकरण गर्ने कार्यलाई सरल, व्यवस्थित र थप प्रभावकारी बनाउन स्थानीय सरकार संचालन ऐन १०२ को दफा (१) तथा भवन निर्माण मापदण्ड, २०७५ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी मिति २०७७/०३/११ को नगर सभाबाट पारित गरी यो ऐन जारी गरिएकोछ।

### परिच्छेद १

#### प्रारम्भिक

##### १. संक्षिप्त नाम र प्रारम्भः

(१) यस ऐनको नाम “भवन निर्माण सम्बन्धि ऐन, २०७७” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

(३) यो ऐनपाखीबास नगरपालिका क्षेत्रभित्र लागु हुनेछ।

##### २. परिभाषा: विषय प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “प्रमुख” भन्नाले पाखीबास नगरपालिकाको प्रमुखलाई सम्झनु पर्छ।

(ख) “उपप्रमुख” भन्नाले पाखीबास नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्छ।

(ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले पाखीबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ।

(घ) “भवन” भन्नाले आवासीय, मिश्रित, औद्योगिक, व्यापारिक, गोदामघर, टहरा, सिनेमा घर, कार्यालय भवन, सभागृह, अस्पताल, कम्पाउण्डवाल वा अन्य कुनै प्रयोजनको लागि बन्ने कुनै संरचना सम्झनु पर्छ।

(ङ) “नक्सा” भन्नाले भवन निर्माण सम्बन्धि सम्पूर्ण रेखाचित्र र कागजपत्र सम्झनु पर्छ।

(च) “प्राविधिक कर्मचारी” भन्नाले नगरकार्यपालिकाले भवन निर्माण तथा घर नक्सा सम्बन्धि काम गर्नका निम्ति जिम्मेवारी प्राप्त प्राविधिक कर्मचारीलाई सम्झनु पर्छ।

(छ) “कार्यपालिका” भन्नाले पाखीबास नगरपालिकाको कार्यपालिकालाई सम्झनु पर्छ।

(ज) “कार्यालय” भन्नाले पाखीबास नगरपालिकानगर कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ, सो शब्दले वडा समितिको कार्यालयलाई समेत जनाउनेछ।

(झ) “भवनको बर्गीकरण” भन्नाले भवन ऐन, २०५५ को दफा ८ ले बर्गीकरण गरेको क, ख, ग र घ बर्गका भवन सम्झनु पर्छ।

(ञ) “भवन निर्माण” भन्नाले नयाँ बनाउने, परानो भत्काई पुनःनिर्माण गर्ने, तला थप गर्ने, मोहडा फेर्ने वा साविकको भवनमा भ्याल, ढोका, बार्दली, कौशी, दलान र उचाई आदि थपघट गरी बनाउने वा सो सम्बन्धी अन्य कार्य सम्झनु पर्छ।

- (ट) “निर्माण सुपरीवेक्षक” भन्नाले भवन संरचना निर्माण गर्दा सुपरीवेक्षण गर्ने योग्यता पुरोको प्राविधिक सम्फनु पर्दछ ।
- (ठ) “तला”भन्नाले भवन वा निर्माणको भुईहरु वा भुईदेखि सिलिङ्गबिचको भागलाई मानिनेछ ।
- (ड) “प्लिन्थ एरिया” भन्नाले भूमिगत तला वा कुनै तलाको गारो सहितको सम्पूर्ण ढाकिएको क्षेत्रफललाई मानिनेछ।
- (ढ) “उपयोग” भन्नाले कुन प्रयोजनको निर्मित निर्माण भएको हो जस्तैः आवासीय,मिश्रित व्यापारिक,शितभण्डार, गोदामघर, संयुक्त आवासगृह, अस्पताल आदि सम्फनु पर्दछ ।
- (ण) “उपयोग परिवर्तन” भन्नाले एक उपयोगवाट अर्को उपयोग गर्ने सम्फनु पर्दछ ।
- (त) “भवन निर्माणको उचाई” भन्नाले समतल छानाको हकमा जमिनको सालाखाला सतहवाट भवन वा भवन निर्माणको माथिल्लो सतह सम्मको उचाई वा सम्बन्धित अधिकारीले तोकेवमोजिमको उचाई संभनु पर्दछ ।
- (थ) “ऐन”भन्नाले भवन निर्माण सम्बन्धि ऐन,२०७५ ”लाई सम्फनु पर्दछ, सो शब्दले भवन निर्माणसँग सम्बन्धित अन्य ऐनलाई समेत जनाउँदछ ।
- (द) “कार्यविधि” भन्नाले पाखीबास नगरपालिकाको कार्यपालिकाले स्वीकृत गरी लागु गर्ने घर नक्सा पास सम्बन्धी कार्यविधिलाई सम्फनु पर्दछ ।
- (ध) “मापदण्ड” भन्नाले यो ऐन बमोजिम कार्यपालिकावाट स्वीकृत मापदण्डलाई सम्फनु पर्दछ ।
- (न) “जग्गा उपयोग प्रतिशत(Ground Coverage)” भन्नाले भवनको भुई तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशतलाई जनाउँदछ ।
- (प) “भुई क्षेत्रको अनुपात(FAR: Floor Area Ratio)”भन्नाले भवनको सम्पूर्ण तलाहरुमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई जनाउँदछ ।
- (भ) “सडकको अधिकार क्षेत्र (Right Of Way)” भन्नाले ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाईलाई जनाउँदछ ।
- (म) “सेट ब्याक” भन्नाले आफुले आफ्नो जग्गामा भवन बनाउँदा साँधसीमाना,सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाडनु पर्ने न्युनतम दुरीलाई जनाउँदछ ।
- (य) “आशिक निर्माण सम्पन्न” भन्नाले उपयोग गर्ने मिल्ने गरी न्युनतम एक तला निर्माण भएको भवनलाई जनाउँदछ ।
- (र) “प्राविधिकसमिति” भन्नाले कार्यपालिकाले गठन गरेको समितिलाई सम्फनु पर्दछ ।
- (ल) “नगरपालिका” भन्नाले पाखीबास नगरपालिकालाई सम्फनु पर्दछ ।
- (व) “निर्माण व्यवसायी” भन्नाले कार्यपालिकामा सुचिकृत भै इजाजत प्राप्त निर्माण कार्यमा संगलग्न डकर्मी, सिकर्मी, ज्यामी आदिलाई सम्फनु पर्दछ ।
- श. “खोला” भन्नाले कार्यपालिकाले स्वीकृत गरेको कार्यविधि र मापदण्ड बमोजिमको खोला सम्फनु पर्दछ ।

- (ष) “घर नक्सा नामसारी” भन्नालेसाविक घर जग्गा धनी वाट हाल घर जग्गा धनीका नाममा जुनसुकै कारणले भएपनी मालपोत कार्यलयको नामसारी निर्णय ,राजीनामा, अंशवण्डा,हालैको वक्स पत्र ,अदालतको निर्णय आदीवाट जग्गा र घर समेत उल्लेख भइ आएको लाई नामसारी सम्फनु पर्छ । सो शब्दले इजाजत नामसारी समेतलाई जनाउँछ ।
- (स) “किता संसोधन” भन्नालेसाविकमा पेश भएको वा पास भएको घर नक्सामा उल्लेखित किताकुनै कारणले टुका भइ आएकोमा साविक नक्सामा किता संसोधन गरी दिनुलाई सम्फन्छ ।
- (ह) “किता समावेश” भन्नालेसाविकमा पेश भएको वा पास भएको घर नक्सामा उल्लेखित कितामा कुनैकारणले राजीनामा, अंशवण्डा,हालैको वक्स पत्र,मृतकको नामसारी,अदालतको निर्णय आदीवाट आएको किता साविक नक्सामा समावेश गरी दिनुलाई सम्फन्छ ।
- (क्ष) “आर्थिक ऐन” भन्नाले पखिबस नगरपालिकाको आर्थिक ऐनलाई जनाउँछ ।

## परिच्छेद २ नक्सा पास सम्बन्धी व्यवस्था

३. नक्सा पास नगराई भवन निर्माण गर्न नहुने :

- (१) कसैले पनि नगरपालिकावाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।  
तर नगरपालिकाले तोकेको क्षेत्र र संरचनाको हकमा नक्सा पास नगराई पनि भवन निर्माण गर्न बाधा पर्ने छैन ।
- स्पष्टीकरण:** यस दफाको प्रयोजनको लागि “भवन निर्माण” भन्नाले नयाँ भवन बनाउने, पुरानो भवन भत्काई पुनः निर्माण गर्ने, तल्ला थप गर्ने, मोहडा फेर्ने वा साविकमा थपघट गरी भ्याल, ढोका, बार्दली, कौशी, दलान, ठहरा तवेला वा ग्यारेज बनाउने वा कम्पाउण्ड वाल लगाउने कार्य सम्फनु पर्छ र सो शब्दले संयुक्त आवासको लागि बनाइने भवन समेतलाई जनाउँदछ ।
- (२) नगरपालिकाले भू-जोखिमको संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी तथा भवन निर्माण सम्बन्धी मापदण्ड तोक्नु पर्नेछ र त्यस्तो मापदण्डको अधिनमा रही तोकिएको क्षेत्रमामात्र भवन निर्माण गर्न स्वीकृति दिन सक्नेछ ।
- (३) कार्यपालिकाले भूउपयोग क्षेत्रको संवेदनशीलताको आधारमा मापदण्ड बनाई नगरपालिकाको विभिन्न क्षेत्रको वर्गीकरण गर्न सक्नेछ । त्यस्तो वर्गीकृत क्षेत्रमा भवन निर्माण गर्न सो सम्बन्धी कार्यपालिकाले तोकेको मापदण्ड पूरा गरेको खण्डमा मात्र अनुमति दिनेछ ।
- (४) नगरपालिकाको पूर्वस्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लाटिङ गर्न पाइने छैन । त्यसरी स्वीकृति नलिई प्लाटिंग गरेमा जग्गा बिक्रीवितरणको सिफारिस नदिन सक्नेछ ।
- (५) नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको भवनहरूको वर्गीकरण गरी भकम्प वा बिपदका दृष्टिले जोखिमयुक्त भवनहरूलाई पुनर्निर्माण गर्न, प्रबलीकरण (ट्रॉफिटिङ ) गर्न वा भत्काउन आदेश दिन सक्नेछ ।

- (६) नगरपालिकाले प्रचलित कानून र नेपाल सरकारले तोकेको मापदण्ड विपरित नहुने गरी ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण देखिएका कुनै वस्ति वा सोको कुनै क्षेत्रमा बन्ने भवनको उचाई, सेटब्याक, छानो, अग्रभाग, निर्माण सामग्रीको किसिम, रंग वा कला झल्किने गरी भवन निर्माणको मापदण्ड तोक्न सक्नेछ ।
- (७) नगरपालिकाले आफ्नो सबै क्षेत्र वा कुनै क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बन्ने भवनहरूको लागि जग्गा तथा भवनको प्रकृति, आकार प्रकार र क्षेत्रफलको आधारमा समान ढाँचाको नमूना नक्शा तयार गर्न र सेवाग्राहीको लागि आफ्ना प्राविधिक कर्मचारीबाट नक्सा तयार गरी उपलब्ध गराउन सक्नेछ ।

#### ४. अनुमतिको लागि दरखास्त दिनुपर्ने :

- (१) नगरपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्ति वा सरकारी कार्यालयले भवन निर्माण गर्ने अनुमतिको लागि भवनको नक्सा सहित कार्यपालिकाले तोकेको ढाँचामा नगरसभा बाट पारित आर्थिक ऐन बमोजिम लाग्ने दस्तुर र धरौटी रकम तिरी कार्यालयमा दरखास्त दिनु पर्नेछ ।

**स्पष्टिकरण :** यस परिच्छेदको प्रयोजनको लागि “सरकारी कार्यालय” भन्नाले राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, प्रदेश सभा, संवैधानिक निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, प्रदेश प्रहरी लगायतका सबै सरकारी कार्यालय र अदालतलाई समेत सम्झनु पर्छ ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भवन निर्माण गर्ने अनुमतिको लागि दरखास्त दिंदा कुनै सरकारी निकायले राष्ट्रिय सुरक्षाको दृष्टिले भवनको नक्सा पेश गर्न नमिल्ने भएमा त्यस्तो दरखास्तमा भवनको लम्बाई, चौडाई, उचाई र तल्ला तथा जम्मा क्षेत्रफल मात्र उल्लेख गर्न सक्नेछ ।

**स्पष्टिकरण :** यस परिच्छेदको प्रयोजनको लागि “नक्सा” भन्नाले भवन निर्माण सम्बन्धी रेखाचित्र, विवरण र अन्य कागजपत्र सम्झनु पर्दछ ।

- (३) भवन निर्माण गर्ने घरधनीले अनुमतिको लागि दरखास्त दिंदा नक्सा सहित देहायको कागजात समेत संलग्न गरी तोकिएको ढाँचामा दरखास्त दिनु पर्दछ,-

- (क) निर्माण गरिने घरको आर्किटेक्चरल नक्सा दुई प्रति
- (ख) स्ट्रक्चरल नक्सा दुई प्रति
- (ग) स्ट्रक्चरल डिजाइन र माटो परिक्षण रिपोर्ट एक एक प्रति
- (घ) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि एक प्रति
- (ङ) चालुआर्थिक वर्षको एकिकृत/ सम्पति कर तिरेको रसिदको प्रतिलिपि एक प्रति
- (च) नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एक प्रति
- (छ) किता नं. स्पस्ट भएको नापी नक्सा सक्कल एक प्रति
- (ज) घर नक्सा तयार गर्ने प्राविधिकको नगरकार्यपालिकोकार्यालयमा व्यवसाय दर्ता र नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि एक प्रति

- (भ) सम्बन्धित घर निर्माण गर्ने निर्माणकर्मी वा निर्माण व्यवसायी वा ठेकेदारको नगरकार्यपालिको कार्यालयमा व्यवसायिक फर्मदर्ता र नवीकरण भएको व्यवसायिक प्रमाण पत्रको प्रतिलिपि एक प्रति
- (ज) नक्सा पास तथा निर्माण इजाजतको लागि मञ्जुरीनामाको हकमा बडा अध्यक्षको रोहवरमा मञ्जुरीनामा गरेको पत्र र मञ्जुरीनामा दिने लिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि एक एक प्रति
- (ट) बाटोको लागि मञ्जुरीनामा दिएको अवस्थामा बडा अध्यक्षको रोहवरमा मञ्जुरीनामा गरेको पत्र मञ्जुरीनामा दिने बाटो परेको जग्गाको लालपुर्जा, चालु आर्थिक वर्षको सम्पत्ति कर तथा भूमीकर (मालपोत) तिरेको रसिद तथा कित्ता नापी नक्साको प्रमाणित प्रतिलिपी एक एक प्रति
- (ठ) गुठीको जग्गा भए सम्बन्धित गुठीको सिफारीस पत्र
- (ड) नक्सावाला मोही भएमा जग्गा सुरक्षित राखिएको भए सम्बन्धित निकायको स्वीकृती पत्र
- (ण) वारेश राखी नक्सा पास गर्ने भएमा वारेशनामाको साथमा वारेशको नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एक प्रति
- (त) पासपोर्ट साईजको फोटो दुई प्रति
- (थ) घर निर्माणको लागि तिरेको विभिन्न शिर्षकका दस्तुर र धरौटी वापतको रकमको रसिदको प्रतिलिपि एक प्रति
- (द) कन्सल्टेन्सीफर्म, इन्जिनियरवा सब इन्जिनियरलाई तिरेको पारिश्रमिक शुल्क रसिदको प्रमाणित प्रतिलिपि एक प्रति
- (घ) निर्माण व्यवसायी वा ठेकेदारलाई तिरेको पारिश्रमिक शुल्क रसिदको प्रमाणित प्रतिलिपि एक प्रति
- (द) माथि उपदफा (३) मा जे सुकै लेखिएको भएता पनि कार्यालयले आवश्यकता महसुस गरी अन्य थप कागजात खोजी गरेको खण्डमा त्यस्तो कागजातहरु खरधनीले उपलब्ध गराउनु पर्नेछ ।

#### ५. नक्सामा खुलाउनु पर्ने कुरा :

नयाँ भवन निर्माण गर्ने नक्शामा अन्य कुराहरुको अतिरिक्त सो भवनको छुट्टै चर्पी र सकपिट तथा त्यस्तो भवन अर्को भवनसँग जोडी बनाउने भएमा सो भवनको छुटै किलास रहने गरी खुलाउनु पर्नेछ ।

#### ६. हक भोगको निस्सा वा मञ्जुरीको लिखत पेश गर्नुपर्ने :

- (१) भवन निर्माण गर्ने अनुमतिको लागि दरखास्त दिँदा आफ्नो हक भोग भएको जग्गामा भवन निर्माण गर्ने भए हक भोगको निस्सा र अरुको हकभोग र स्वामित्व भएको जग्गामा भवन निर्माण गर्नु पर्ने भए देहाय बमोजिम गर्नुपर्नेछ,-
- (क) यस ऐन बमोजिम अरुको स्वामित्व र हकभोगको जग्गामा घर बनाउँदा त्यस्तो स्वामित्व र हकभोग भएको जग्गाधनी आँफै कार्यालयमा उपस्थित भई प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको रोहवरमा आफ्नो स्वामित्व र हकभोगको जग्गामा भवन निर्माण गर्न दिने

मञ्जुरीनामा दिनुपर्नेछ वा प्रचलित कानून बमोजिमको अधिकृत वारेशनामा समावेशगर्नु पर्नेछ ।

- (ख) त्यस्तो मञ्जुरीनामा दिँदा जग्गाको पुरै क्षेत्रफल वा आँशिक क्षेत्रमा भवन निर्माण गर्ने मञ्जुरीनामा दिँदा बाँकी क्षेत्रफलमा भवन निर्माण गर्ने मापदण्डमा प्रतिकुल हुने गरी त्यस्तो मञ्जुरीनामा दिन पाइने छैन ।
- (ग) भवन निर्माणका लागि मञ्जुरीनामा दिएको क्षेत्रफलको स्वीकृत सम्पति कर घर निर्माण गर्ने व्यक्तिले तिर्नु पर्नेछ र घर नक्सा शाखाले तत्काल सो को जानकारी कर शाखामा गराउनु पर्नेछ ।
- (२) यस दफामा जे सुकै भनिएता पनि नक्सा पास गर्ने प्रयोजनको निमित्त आवश्यक मापदण्ड पुरा गर्ने उदेश्यले मात्र कसैको जग्गा लिज र भाडामा लिन पाइने छैन ।

#### ७. जाँचबुझ गर्ने :

दफा ४ बमोजिम भवन निर्माण गर्ने अनुमतिको लागि दरखास्त परेको ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले सो दरखास्त रीतपूर्वक छ छैन जाँचबुझ गरी वा गर्न लगाई कुनै रीत नपुगेको भए सो पुर्याउन लगाई रीत पूर्वकको दरखास्त परे देहाय बमोजिम गर्नु पर्नेछ,-

- (क) त्यस्तो भवनको निर्माणबाट संधियार कसैलाई मर्का पर्ने भए आफूलाई मर्का परेको विवरण खुलाई १५ दिनभित्र उजुर गर्न आउनु भनी नगरकार्यपालिका कार्यालय, सार्वजनिक स्थान, संधियारको घर दैलो र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँसिनेछ तर संधियारको घर दैलो नभएमा वा संधियार नभेटीएमा राष्ट्रिय स्तरको पत्रिकामा त्यस्तो सूचना प्रकाशित गर्नुपर्नेछ र सो सूचना वापत लाग्ने खर्च निवेदक स्वयमले बेहोर्नु पर्नेछ ।
- (ख) तर संधियारहरु स्वयं आवश्यक प्रमाणका साथ कार्यालयमा उपस्थित भै भवन निर्माण कर्तासँग कुनै साँधि सिमाना सम्बन्धी विवाद वा किचलो नभएको व्यहोरा सहित तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा मञ्जुरी दिएमा १५ दिने म्याद सूचना कार्यालयले जारी नगर्न पनि सक्नेछ ।
- (ग) खण्ड (क) बमोजिमको सूचनामा उल्लेखित म्याद नाघेको सात दिनभित्र इन्जिनियर वा सब-इन्जिनियर, अमिन र अन्य कर्मचारी समेतलाई संयुक्त रूपमा खटाई दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँच गर्न लगाउने छ ।

#### ८. प्रतिवेदन पेश गर्ने :

दफा ७ को खण्ड (ग) बमोजिम खटिएका कर्मचारीले नेपाल सरकारबाट स्वीकृत वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्डलाई समेत आधार मानी यस ऐन बमोजिमस्वीकृत भवन निर्माण मापदण्ड अनुसार गर्न मिल्ने नमिल्ने कुराको जाँचबुझ गर्नका लागि सर्जिमिन गरी सर्जिमिनमा उपस्थित भएका व्यक्तिले भनेका कुराहरु समेत खुलाई सर्जिमिन मुचुल्का तयार गरी दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने व्यहोरा खुलाई त्यसरी जाँचबुझ गर्न खटिएका मितिले सात दिनभित्र नगरपालिका समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

#### ९. अनुमति दिने:

- क) पाखीबस नगरपालिकाबाट घर निर्माणका लागि इजाजत लिई निर्माण कार्य सम्पन्न नहुदै सो भन्दा माथिको निर्माण कार्यको लागि नियमानुसार इजाजत माग भई आएमा सोको समेत एक पटकका लागि नक्सा पास दस्तुरको पच्चिस प्रतिशत संसोधन दस्तुर, थप राजश्व र थप धरौटी लिई इजाजत दिन सकिने छ । तर त्यस्तो थप

इजाजत दिएको घरको सम्पन्न प्रमाण पत्र दिदा सबै निर्माण कार्य पुरा भएको हुनु पर्ने छ । त्यस्तो घरको सबै संरचनाको क्षेत्रफल गणना गरी कुन वर्गमा पर्नेहो सो निर्धारण गरी सोही दरले पेश भएको नक्सामा दस्तुर लिइने छ ।

- (१) दफा ७ को खण्ड (क) बमोजिम उजुरी नपरेकोमा दफा द बमोजिम प्रतिवेदन प्राप्त भएको मितिले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले भवन निर्माण गर्ने अनुमति दिनु पर्नेछ ।
- (२) दफा ७ को खण्ड (क) बमोजिम कसैको उजुरी परी हक बेहकमा निर्णय दिनु पर्ने अवस्थामा बाहेक दफा द बमोजिम प्रतिवेदन प्राप्त भएको मितिले पन्थ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले भवन निर्माणको अनुमति दिनु पर्नेछ ।
- (३) दफा ७ को खण्ड (क) बमोजिम परेको उजुरीबाट भवन निर्माण गर्ने जग्गामा तेरो मेरो परी हक बेहक छुट्याउनु पर्ने देखिन आएमा त्यस्तो उजुरी परेको मितिले पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष पुनरावेदनगर्न जानु भनी पर्चा खडा गरी सम्बन्धित पक्षलाई सुनाउनु पर्नेछ ।
- (४) तर त्यस्तो जग्गामध्ये केहि भागमा मात्र विवाद परेको र त्यस्तो विवाद परे जतिको जग्गामा अदालतबाट ठहरे बमोजिम हुने गरी बाँकी जग्गामा भवन निर्माण गर्न मन्जुर गरी अर्को नक्शा सहित दरखास्त दिएमा त्यस्तो दरखास्त प्राप्त भएको मितिले पन्थ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले अनुमति दिन सक्नेछ ।
- (५) यस दफा बमोजिम भवन निर्माण गर्ने अनुमति दिँदा लाग्ने दस्तुर नगरपालिकाले तोके बमोजिम हुनेछ ।
- (६) यस दफामा जेसुकै लेखिएको भएता पनि प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकारीलाई नक्सा पास सम्बन्धीअधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

#### १०. नक्सा पास गर्ने :

- (१) दफा ९ बमोजिम प्रमुख प्रशासकीय अधिकृतले कुनै भवन निर्माण गर्न अनुमति दिँदा त्यस्तो भवनको नक्सा समेत पास गरिदिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले कुनै भवनको नक्सा पास गर्दा भौतिक विकास योजना र यस ऐन बमोजिम निर्धारित मापदण्ड अनुकूल हुने गरी नक्सामा आवश्यक थपघट गरी पास गर्न सक्नेछ ।
- (३) नगर क्षेत्र भित्र निर्माण हुने घर वा अन्य संरचना निर्माण गर्दा पाखीबास नगरपालिकामा घर नक्सा पासका लागि निवेदन पेश भई सरोकारबाला सधियारको नाममा जारी भएको सुचनाको म्याद भित्र सधियारको जग्गा मिचिएको भन्ने निवेदन पर्न आएमा त्यस्तो निवेदन उपर काम कारबाहीका लागि सम्बन्धित पक्षहरूलाई छलफलमा राखि पाखीबास नगरपालिकाले सम्बन्धित पक्षहरू विच सहमती गराउन सक्ने छ, तर त्यस्तो सहमती नभई हक बेहकको प्रश्न उठेमा कानून बमोजिम प्रकृया अगाडी वढाइने छ, र त्यस्तो रोक्का सम्बन्ध निवेदन वापतको दस्तुर नगर सभाले तोके बमोजिम हुनेछ ।
- (४) निर्माण स्वीकृती लिइ मापदण्ड र संहिता अनुसार भए नभएको जाचवुभ गर्न दोश्रो चरण इजाजतका लागि, चेक जाँचको लागि निवेदन पेश नभएको र प्रकृया अगाडी नवढाएको हकमा दोश्रो चरण इजाजत दिइने छैन तर दोश्रो चरण इजाजत नलिई निर्माण सम्पन्नको माग भई आएकोमा मापदण्ड र संहिता पालना भएको हकमा नक्सा पास दस्तुरको धरौटी वापतको रकम सदर स्याहा गरी सम्पन्न प्रमाण-पत्र दिइने छ ।

- (५) नयाँ घर निर्माणका लागि नक्सा पेश हुँदा लाग्ने दस्तुरका अतिरिक्त नगर सभाले तोके वमोजिमको धरौटी वापतको रकम लिइने छ, र स्वीकृत मापदण्ड अनुरूप म्याद भित्र भवन निर्माण कार्य सम्पन्न गरी निर्माण कार्य सम्पन्न प्रमाण-पत्र दिंदा उक्त धरौटी रकम फिर्ता दिइने छ, तर निर्माण इजाजत लिएको दुई वर्ष भित्र निर्माण सम्पन्न गरी प्रमाण पत्र नलिएमा वा म्याद थपका लागि प्रकृया अगाडी नवढाएमा वा दोश्रो चरण इजाजत नलिएमा वा निर्माण कार्य सम्पन्न गरी सम्पन्न प्रमाण पत्र लिई ६ महिनाको अवधि व्यतित गरेमा राखेको धरौटी रकम फिर्ता हुनेछैन ।
- (६) नक्सा पेश हुँदा नक्शा वमोजिमको क्षेत्रफल भन्दा कम क्षेत्रफलमा निर्माण गर्नु पर्ने भई नक्सा संसोधन स्वीकृत भएको हकमा नियमानुसार फिर्ता हुने धरौटी वाहेक अन्य दस्तुर फिर्ता हुने छैन तर नक्साको क्षेत्रफल भन्दा वढी क्षेत्रफलको संरचना निर्माण भएमा कानुन वमोजिम लाग्ने थप दस्तुर र धरौटी रकम सोही अनुपातमा थप गरी लिइनेछ ।
- (७) यो ऐन प्रारम्भ हुनु भन्दा पूर्व नगर क्षेत्रमा भवन निर्माणका लागि नगरपालिकामा निवेदन दिई नक्सा स्वीकृती नगराई भवन निर्माण गर्नेको हकमा देहाय वमोजिम हुनेछ ।
- क.) भवन निर्माणको लागि नक्सा समेत नक्सा पासको निवेदन दिएको तर इजाजत नलिई नक्सा पेश गरे वमोजिम भवन निर्माण गरेका घर धनीले यो ऐन प्रारम्भ भएपछि भवन निर्माण सम्पन्नको प्रमाण पत्र माग गरेमा त्यस्तो माग गर्नुको आधार र कारण समेतको व्यहोरा खोली कार्यालयमा निवेदन दिनु पर्ने छ ।
- ख.) खण्ड (क) वमोजिमको निवेदन प्राप्त भएपछि नक्सा वमोजिम भवन निर्माण भए नभएको मापदण्ड र संहिताको पालन भए नभएको एकिन गरी राय समेतको प्रतिवेदन घर नक्सा शाखाले निवेदन दिएको एक महिनाभित्र यस ऐन वमोजिमको समितीमा प्रस्तुत गर्नु पर्नेछ ।
- ग.) खण्ड (ख) वमोजिमको प्रतिवेदन पेश भएको एक महिना भित्र समितीको बैठकले आवाश्यक निर्णय गर्नेछ ।
- घ.) खण्ड (ग) वमोजिमको निर्णय गर्दा समितीले पाँच वर्षसम्मको पुरानो नक्सा सहितको निवेदन फायल भए पचास प्रतिशत दस्तुर र पाँच वर्ष भन्दा पूरानो फायल भए प्रतिवर्ष थप दश प्रतिशतको दरले दस्तुर लिई नक्सा पासको प्रमाण पत्र वा अभिलेखीकरणको प्रमाण पत्र दिने निर्णय गर्नेछ ।
- ड.) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि भुई तलाको नक्सा पास भई निर्माण सम्पन्न प्रमाण पत्र दिई सकेको तर सो भुई तला भन्दा माथी थप तलाको नक्सा पासको निवेदन दर्ता नगरी तला थपेको भए मापदण्ड र संहिता पालना भएको रहेछ भने नक्सा पास दस्तुर वुभिलिई अभिलेखिकरण मात्र गरीनेछ ।

## ११. नक्सामा हेरफेर गर्नु परेमा :

दफा १० वमोजिम पास भएको नक्सामा पछी केहि हेरफेर गर्नु परेमा तल्ला थप्ने, मोहडा बदल्ने वा लम्बाई, चौडाई बढाउने कुरा बाहेक प्रचलित कानून वमोजिम निर्धारित मापदण्डमा प्रतिकूल असर नपर्ने गरी अन्य कुरा गर्नको लागि प्रमुख प्रशासकीय अधिकृतले नक्सामा हेरफेर गर्न स्वीकृत दिन सक्नेछ ।

- क) प्राखीबास नगरपालिका क्षेत्र भित्र नगरपालिकाको स्वीकृती लिएर मात्र घर, भवन, गोदाम, टहरा, पर्खाल आदी निर्माण र संरचनामा मापदण्ड र संहिताको परिधिभित्र रहेर फेर बदल गर्ने व्यवस्थालाई पूर्णरूपले लागु गरीनेछ । यसरी संरचनाको नक्सा संसोधन गर्दा नक्सा पास दस्तुरको पच्चिस प्रतिशत संसोधन दस्तुर लिइनेछ ।
- ख) नक्सा पास भई संरचनाको निर्माण भएको साविक कि.नं. किता काट भई किता संसोधन गर्नु पर्ने अवस्थामा अमिन र प्रविधिक प्रतिवेदन अनुसार किता संसोधन वापत नगर सभाले तोकेको दस्तुर लिई संसोधन गरीने छ । तर कुनै कारणले इजाजत नलिदै किता संसोधन भएमा त्यस्तो दस्तुर लिई किता संसोधन गर्न सकिने छ, तर त्यस्तो किता संसोधन गर्दा स्वीकृत मापदण्ड प्रतिकूल भएमा किता संसोधन गरीने छैन ।
- ग) नक्सा पेश भएको, इजाजत लिइएको तथा संरचनाको निर्माण भएको साविक कितामा नयाँ किता खरिद गरी लिई साविकमा किता समावेश गरी इजाजत वा सम्पन्न प्रमाण पत्र दिन वा दिइएको सम्पन्न प्रमाण पत्रमामा किता समावेश गर्नु पर्ने अवस्थामा अमिन र प्रविधिको प्रतिवेदन अनुसार किता समावेश वापत आर्थिक ऐनले तोकेका दस्तुर लिई किता समावेश गरीनेछ ।
- घ) नक्सा पास हुन वाकी रहदै कावु वाहिरको परिस्थिती परी नक्सा पास नगराउने भई सम्बन्धित व्यक्तीले नक्सापास वापत वुझाएको दस्तुर फिर्ता माग गरेमा वुझाएको दस्तुरको पच्चिस प्रतिशत रकम सेवा शुल्क वापत कट्टा गरी यस ऐन वर्मोजिमको समितीले निर्णय गरेपछि वाकी रकम फिर्ता दिइने छ । तर सोही रकमवाट दस्तुर मिलान गरी अर्को व्यक्तीको नाउँवाट नक्सा पास गरी पाउँ भनी जग्गा रजिस्ट्रेशन भएको पैतिस दिन भित्र निवेदन पर्न आएमा साविक रकममा थप पच्चिस प्रतिशत रकम लिई रकम मिलान गरी नक्सा पास गरी दिइने छ, यसरी रकम मिलान गर्नुपर्दा साविक जग्गा धनी समेत स्वयं उपस्थित भई निवेदन दिएको हुनु पर्नेछ, र यो व्यवस्था जुन आर्थिक वर्षमा दस्तुर दाखिला गरेको को हो सोही आर्थिक वर्षका लागि मात्र लागू हुनेछ ।
- ड) त्यस्तो कावु वाहिरको परिस्थिती नपरी नक्सा पास हुन वाकी रहदै कुनै व्यहोराले नक्सा पास नगराउने भई सम्बन्धित व्यक्तीले नक्सापास वापत वुझाएको दस्तुर फिर्ता माग गरेमा वुझाएको दस्तुरको पच्चिस प्रतिशत रकम सेवा शुल्क वापत कट्टा गरी यस ऐन वर्मोजिमको समितीले निर्णय गरेपछि वाकी रकम फिर्ता दिइने छ । तर सोही रकमवाट दस्तुर मिलान गरी अर्को व्यक्तीको नाउँवाट नक्सा पास गरी पाउँ भनीजग्गा रजिस्ट्रेशन भएको पैतिस दिन भित्र दिवेदन पर्न आएमा साविक रकममा थप पच्चिस प्रतिशत रकम लिई रकम मिलान गरी नक्सा पास गरी दिइने छ, यसरी रकम मिलान गर्नुपर्दा साविक जग्गा धनी समेत स्वयं उपस्थित भई निवेदन दिएको हुनु पर्नेछ, र यो व्यवस्था जुन आ.व.मा दस्तुर दाखिला गरेको हो सोही आर्थिक वर्षका लागि मात्र लागू हुनेछ ।
- च) घर नामसारी गर्नु पर्दा जुनसुकै कारणले भएपनी मालपोत कार्यलयवाट नामसारी, राजीनामा, अंशवण्डाभदालतको निर्णय आदी लगायत जुनसुकै तरिकाले लिएको जग्गामा घर उल्लेख गरी आएको सक्कलै र प्रतिलिपि समेत पेश भएको आधारमा नामसारी गरी दिनु पर्छ, तर इजाजत लिएको घर नामसारी गर्दा पुर्जा वा राजीनामा लगायतमा निर्माणधिन घर उल्लेख नभएपनि प्राविधिक खटाई घर निर्माण सम्पन्न नभएको हकमा नामसारी वापत लग्ने दस्तुर लिई इजाजत नामसारी गरी दिनु पर्छ, त्यस्तो पास गरी दिएको नक्सा किता काट गरी लिएको रहेछ, भने प्राविधिक खटाई मापदण्ड वा आचार सहित पुरा भए किता संसोधन दस्तुर र नामसारी दस्तुर लिई नामसारी गरी दिनु पर्छ, तर त्यस्तो निर्माणधिन भवनमा हक वेहक सम्बन्धि प्रश्न उठेमा सम्बन्धित जग्गा धनीकै दियित्व हुनेछ ।

- छ) तल्लो तला निर्माण सम्पन्न लिएको माथिल्लो तला इजाजत नलिई निर्माण गरेकोमा निजले भुई तलाको नामसारी र माथिल्लो तलाको नक्सा अभिलेखिकरण माग गरी आएमा अभिलेखिकरण दिन मिले भए प्राविधिक खटाइ नामसारी दस्तुर र नक्सा अभिलेखिकरणको राजश्व लिई नक्सा पेश गरी अभिलेखिकरण प्रमाण पत्र र भुई तलाको नामसारी दिनु पर्छ ।
- ज) नक्सा पेश भएको घर जग्गा विक्री गरी सकेपछि निर्माण इजाजत वा निर्माण सम्पन्न लिएको रहेछ भने सो प्रमाण पत्र रद्द गरी हाल कायम जग्गा वा घर धनीको संलग्न प्रमाणका आधारमा मापदण्ड पुग्ने भए नामसारी वापतको दस्तुर लिई नामसारी सहित इजाजत प्रमाण पत्र वा सम्पन्न पत्र दिनु पर्छ तर नक्सा पेश भएको हकमा यो नियम लागु हुने छैन । तर तल्ला थप्ने, मोहडा बदल्ने वा लम्बाई, चौडाई बढाउने कार्यको लागि निर्धारित मापदण्ड अनुकूल हुने गरि संशोधित नक्सा पेश गरेमा नगरपालिकाले तोकेको थप दस्तुर लिई स्वीकृत गर्न सक्नेछ ।
१२. **सूचना दिने :** यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा (८) बमोजिम प्राप्त प्रतिवेदन अनुसार वा अन्य कुनै कारणले भवन निर्माण गर्न अनुमति दिन नमिल्ने भएमा प्रमुख प्रशासकीय अधिकृतले त्यसको कारण खुलाई त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले १५ दिनभित्र दफा (४) बमोजिम भवन निर्माण गर्न अनुमतिको लागि दरखास्त दिने व्यक्ति वा सरकारी निकायलाई लिखित सूचना दिनु पर्नेछ ।
१३. **उजुरी दिन सम्बन्धे :**
- (१) दफा १२ बमोजिम दिएको सूचना नबुझेमा नबुझ्ने पक्षले पन्थ्य दिनभित्र कार्यपालिका समक्ष उजुरीदिन सम्बन्धे र कार्यपालिकाले १५ दिनभित्र त्यस्तो उजुरी सम्बन्धमा निर्णय गर्नुपर्नेछ ।
  - (२) उपदफा (१) बमोजिम कुनै उजुरी परेमा कार्यपालिकाले सो सम्बन्धमा जाँचबुझ गरी भवन निर्माणको अनुमति दिनु पर्ने देखिएमा यथाशीघ्र अनुमति दिनको लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनु पर्नेछ ।
- परिच्छेद ३**  
**भवन निर्माण सम्बन्धी प्रकृया**
१४. **निर्माण अवधि :**
- (१) भवन निर्माण गर्न अनुमति पाएको व्यक्ति वा सरकारी कार्यालयले त्यसरी अनुमति पाएको मितिले दुई वर्षभित्र त्यस्तो भवन निर्माण गर्नु पर्नेछ ।
  - (२) उपदफा (१) बमोजिमको म्यादभित्र भवन निर्माण गर्न नसकिने भएमा सोको कारण खुलाई त्यस्तो म्याद सकिनु अगावै म्याद थपको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
  - (३) उपदफा (२) बमोजिम कुनै दरखास्त परेमा प्रमुख प्रशासकीय अधिकृतले नक्सा पास दस्तुरको पाँच प्रतिशत दस्तुर लिई दुई वर्षको अवधिको लागि भवन निर्माण गर्ने म्याद थप गर्न सम्भेष्ट ।
  - (४) निर्धारित म्यादभित्र म्याद थपको दरखास्त नपरी भवन निर्माण गर्ने अवधि समाप्त भई भवन निर्माण भएमा नक्सा पास दस्तुरको पचास प्रतिशत थप रकम बुझाई निर्माण सम्पन्न प्रमाण पत्र दिइनेछ ।

## १५. जाँचबुझ र कारवाही :

- (१) पाखीबास नगरपालिका क्षेत्र भित्र २ आना २ पैसा भन्दा कम जग्गामा घर नक्सा पास गर्दा नगर कार्यपालिकाको वैठकबाट स्वीकृति लिनु पर्नेछ । यदी सेवाग्राहीको कामकाज छिटो छरितोको लागि निवेदन पर्न आएमा नगर प्रमुखको तोक आदेसमा प्रमुख प्रशासकीय अधिकृत लाइ घर नक्सा पास गर्नका लागि अधिकार प्रत्यायोजन गर्न सकिने छ । सोको लागि बडा कार्यालयको सिफारिस समेत पेश भएको हुनु पर्ने छ ।
- (२) नगरपालिका क्षेत्रमा कसैले निर्माण गरेको वा गरिरहेको भवनको सम्बन्धमा देहायको कुराहरुको जाँचबुझ पूर्वाधार निर्माण अनुगमन समितिले गर्नेछ ।
- (क) त्यस्तो भवन निर्माण गर्न नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम अनुमति लिएको छ, छैन र यो ऐन लागू भएपछि यस ऐन बमोजिम अनुमति लिएको छ, छैन ।
- (ख) त्यस्तो भवन नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम पास भएको नक्सा अनुसार निर्माण भएको वा भइरहेको छ, छैन र यो ऐन लागू भएपछि यो ऐन बमोजिम स्वीकृत मापदण्ड बमोजिम निर्माण भएको छ, छैन ।
- (ग) त्यस्तो भवनले सार्वजनिक जग्गा, कुलो, मन्दिर, चोक, ढल, नाला, बाटो, पोखरी आदि मिचेको छ, छैन ।
- (३) भवन निर्माण गर्ने व्यक्ति र भवन निर्माण कार्यसँग सम्बन्धित घरधनी, परामर्शदाता वा सुपरिवेक्षक र निर्माण व्यवसायी वा ठेकेदार सबैले उपदफा (१) बमोजिम जाँचबुझ गर्न आउने व्यक्तिलाई निजले सोधेको जवाफ दिनु र मागेको आवश्यक कागजपत्र दिनु वा देखाउनु र आवश्यक सहयोग पुर्याउनु पर्नेछ र त्यसरी सोधिएको प्रश्नको जवाफ दिन इन्कार गरेमा वा कागजपत्र नदेखाएमा वा असहयोग गरेमा सो व्यहोरा प्रतिवेदनमा खुलाउनु पर्नेछ र त्यस्तो व्यक्तिलाई कार्यपालिकाले आवश्यक कारवाही गर्न सक्नेछ ।
- (४) उपदफा (१) बमोजिम जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यसरी खटिएको मितिले सात दिनभित्र त्यस्तो भवन निर्माण सम्बन्धमा आवश्यक जाँचबुझ गरी आफ्नो सुझाव सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
- (५) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले उपदफा (१) विपरित भवन निर्माण गरेको वा गरिरहेको पाइएमा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिनु पर्नेछ, त्यस्तो आदेश दिनु पुर्व प्रमुख आँफैले जाँचबुझ गर्दा अन्यथा पाएमा पुनः जाँचबुझको आदेश दिन सक्नेछ ।
- (६) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले यस ऐन बमोजिम नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन बनाएको भए पचास हजार रुपैयाँसम्म र पास भएको नक्सामा हेरफेर गरी भवन बनाएको भए पच्चिस हजार रुपैयाँसम्म जरिवाना गरी प्रमुखले सो भवन पुरै वा त्यसको कुनै भाग भत्काउने आदेश दिनेछ ।

## १६. पुनरावेदन :

यस ऐन बमोजिम कार्यपालिका वा प्रमुखले दिएको आदेश चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेशको सूचना पाएको पन्थ दिनभित्र कार्यपालिकामा निवेदन दिन सक्नेछ, र कार्यपालिकाको निर्णय पनि चित्त नबुझेमा त्यस्तो निर्णयको सूचना पाएको मितिले पैतीस दिनभित्र जिल्ला

अदालतमा पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदनको सम्बन्धमा जिल्ला अदालतबाट भएको निर्णय अन्तिम हुनेछ ।

#### १७. भवन संरचना भत्काउने र लागेको खर्च असुल गर्ने :

- (१) दफा १५ को उपदफा (४) वा (५) बमोजिम कुनै भवन, संरचना वा त्यसको कुनै भाग भत्काउने आदेश भएमा त्यस्तो आदेशउपर दफा १४ बमोजिम पुनरावेदन परेकोमा जिल्ला अदालतबाट त्यस्तो भवन वा त्यसको कुनै भाग भत्काउने गरी निर्णय सदर भएको मितिले पैतीस दिनभित्र र पुनरावेदन नपरेकोमा पुनरावेदन गर्ने म्याद नाघेको मितिले पैतीस दिनभित्र सम्बन्धित व्यक्तिले प्रमुखको आदेश वा जिल्ला अदालतको निर्णय बमोजिम त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग भत्काउनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग नभत्काएमा नगरपालिकाले नै त्यस्तो भवन, संरचना वा त्यसको कुनै भाग भत्काउनेछ, र त्यसरी भत्काउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

### परिच्छेद ४ नक्सा पास सम्बन्धी बिशेष व्यवस्था:

#### १८. नक्सा पासमा लाग्ने दस्तुर:

- १) पाखीबास नगरपालिका कार्यालयमा नक्सा पासका लागि फायल दर्ता गरी इजाजत नलिई पेश गरेको नक्सा भन्दा बढी क्षेत्रफल वा तला थप निर्माण गरेको हकमा साविककै दस्तुरमा नक्सा अभिलेखिकरण प्रमाण पत्र मात्र दिइने छ ।
- २) पाखीबास नगरपालिका कार्यालयबाट यसअधि जारी भएको ३५ दिने र १५ दिने सुचना अनुसार दर्ता भएका वनिसकेका घर भवनको हकमा भवन मापदण्ड र संहिता पालना भएको यथिन भएमा हाल नक्सा पास गर्न लाग्ने दस्तुरको तेब्वर दस्तुर लिई नक्सा पास गरी दिइनेछ तर त्यस्तो भवनको मापदण्ड र भवन संहिता पुरा नभएको हकमा तोकिएको दस्तुर लिई अभिलेखिकरणको प्रमाण पत्र मात्र दिईने छ ।
- ३) पाखीबास नगरपालिका कार्यालयबाट नक्सा पासको इजाजत लिई इजाजत लिएको तला भन्दा बढी तला निर्माण भएको नक्सा संसोधन सहित निर्माण सम्पन्न माग भई आएमा मापदण्ड र संहिता पुरा भएको हकमा हाल नक्सा पास गर्दा लाग्ने दस्तुरको तोकिएको दस्तुर लिई कानुन बमोजिम नक्सा पास गरीदिन सकिनेछ, तर मापदण्ड र संहिता पुरा नभएकाको हकमा साविकै दस्तुरमा अभिलेखिकरण दिन सकिने छ ।
- (४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुअघि तत्काल प्रचलित कानून बमोजिम नक्सा पास गर्नुपर्नेमा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी बनाएको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालना भएको रहेछ भने नगरपालिकाले यो ऐन प्रारम्भ भएपछि एक पटकको लागि देहायको व्यवस्था गरी नक्सा पास गर्न वा पास भएको नक्सामा हेरफेर गर्न स्वीकृति दिने व्यवस्थाको हकमा तीन महिनाको अवधि दिई सार्वजनिक सूचनाको माध्यमबाट नगरबासीलाई जानकारी दिइनेछ-
- (क) सम्बन्धित व्यक्तिलाई तिन महिना म्याद दिई प्रमाणका साथ दरखास्त दिनको लागि सार्वजनिक सूचना प्रकाशित गर्ने ।

- (ख) खण्ड (क) मा उल्लेखित स्यादभित्र दरखास्त पर्न आएमा स्थलगत रूपमा प्राविधिक जाँचबुझ गरी तथा साँध संधियार समेतसँग बुझी भवन निर्माण सम्बन्धी मापदण्ड र सहिता पालना भए नभएको भन्ने सम्बन्धमा यकिन गर्ने ।
- (ग) भवन निर्माण सम्बन्धी मापदण्ड र सहिता पूरा गरेको यकिन भएमा हाल नक्सा पास गर्न वा स्वीकृति हेरफेर गर्नको लागि लाग्ने दस्तुरको तोकिएको दस्तुर लिने ।
- (घ) भवन निर्माण सम्बन्धी मापदण्ड र भवन सहिता पूरा गरेको यकिन नभएमा त्यस्तो भवनरसंरचनाको आवश्यक प्रक्रिया पुगेको खण्डमा नक्सा नियमित गरी अभिलेखीकरणको प्रमाण पत्र प्रदान गरिनेछ र सो को लागि कार्यपालिकाले तोकेको दस्तुर लाग्नेछ ।
- (५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि अपार्टमेन्ट, हाउजिङ, होटेल तथा अन्य व्यावसायिक भवनको हकमा सो व्यवस्था लागू हुने छैन ।

#### परिच्छेद ५

#### भवन निर्माण सहिता तथा मापदण्ड सम्बन्धी व्यवस्था

#### **१९. राष्ट्रिय भवन सहिता पालन गर्नु गराउनु पर्ने :**

- (१) नगरपालिकाले दफा ३ बमोजिम भवनको नक्सा पास गर्दा नेपाल सरकारले निर्धारण गरे अनुसारको राष्ट्रिय भवन सहिताको पालना गर्नु गराउनु पर्नेछ ।
- (२) नगरपालिकाले उपदफा (१) बमोजिमको राष्ट्रिय भवन सहिताको अधिनमा रही थप मापदण्ड बनाई लागु गर्न सक्नेछ ।

#### **२०. राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन गर्नु पर्ने:**

- (१) नगरपालिकाले सडक, भौतिक पूर्वाधार, एकीकृत बस्ती विकास तथा शहरी योजना, भू-उपयोग योजना, उपभोग्य सेवा, सामाजिक सेवा तथा पूर्वाधारको निर्माण, संचालन वा व्यवस्थापन गर्दा नेपाल सरकार र प्रदेश सरकारले सो विषयमा तोकेको राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बनगर्नु पर्नेछ ।
- (२) नगरपालिकाले उपदफा (१) बमोजिमको राष्ट्रिय तथा प्रादेशिक मापदण्ड भन्दा कम नहुने गरी थप मापदण्ड बनाई लागु गर्न सक्नेछ ।

#### **२१. सडकको अधिकार क्षेत्र तोकन सम्बन्ध:**

- (१) नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ वायाँको अधिकारक्षेत्र (राईट अफ वे) को सीमा तोकन सक्नेछ ।
- (२) नगरपालिकाले राष्ट्रिय तथा प्रदेशस्तरीय सडकको दायाँ वायाँ अधिकार क्षेत्र (राईट अफ वे) को मापदण्ड पालना गर्नु गराउनु पर्नेछ ।
- (३) नगरपालिकाले उपदफा (१) वा (२) बमोजिमको सडकको अधिकारभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन आदेश दिन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम दिएको आदेश अनुसार कुनै व्यक्ति, संस्था वा निकायले त्यस्तो संरचना नहटाएमा वा नभत्काएमा नगरपालिकाले त्यस्तो संरचना आँफै हटाउन वा भत्काउन सक्नेछ र यसरी हटाउन वा भत्काउन लागेको खर्च सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुल उपर गर्नेछ ।

- (५) यो ऐन प्रारम्भ भएपछि उपदफा (१) बमोजिम एकपटक तोकिएको सडकको दायाँ बायाँ अधिकारक्षेत्र(राईट अफ वे) परिवर्तन गर्दा कसैको जग्गा वा सो जग्गामा बनेको संरचना त्यसरी परिवर्तन गरिएको अधिकारक्षेत्रभित्र पर्न गएमा त्यस्तो जग्गा प्राप्त गर्दा वा सो जग्गाभित्रको संरचना हटाउँदा वा भत्काउँदा क्षतिपुर्ति दिनु पर्नेछ ।
- (६) यो ऐन लागु हुनुभन्दा १२ वर्ष अगाडी देखि नै कुनै बाटो नापी नक्सामा नदेखिएता पनि चलन चल्तीमा रहेको भनी सोहि क्षेत्रमा रहेका सरोकारवाला कम्तिमा ११ जनाले वडा समितिको कार्यालयमा निवेदन दिएमा र सो निवेदन उपर वडा समितिबाट सर्जिमिन भै सोहि बमोजिमकै व्यहोरा खुल्न आएमा सो बाटोलाई बाटोको रूपमा मान्यता दिइनेछ ।

## २२. भवनको ढाँचा, नक्सारडिजाइन तयार गर्ने तथा निर्माण सुपरिवेक्षण गर्ने सम्बन्धी व्यवस्था :

- (१) नगरपालिकाले तोकेको क्षेत्रमा भवन निर्माणको लागि सो को ढाँचार नक्सा तयार गर्न तथा त्यसको सुपरिवेक्षण गर्नको लागि देहायको व्यवस्था गरिनेछ,-
- क) नगरपालिकाले तोकेको क्षेत्रमा भवन निर्माणको लागि सोको ढाँचा, नक्सारडिजाइन तयार गर्ने फर्म, कन्सल्टेन्सी, इन्जिनियर र सब इन्जिनियर अनिवार्य रूपमा नगर कार्यपालिकामा सुचिकृत वा व्यवसायिक दर्ता भएको हुनु पर्नेछ, सो को लागि नगरसभाले पारित गरेको दस्तुर समेत तिरेको हुनुपर्नेछ ।
- ख) त्यस्तो ढाँचा, नक्सा, डिजाइन तयार गर्ने फर्म, कन्सल्टेन्सी, इन्जिनियर र सब इन्जिनियरले प्रत्येक वर्ष दर्ता निविकरण गर्नु पर्छ ।
- (२) यस ऐन बमोजिम भवन निर्माण गर्दा 'क' र 'ख' वर्गको भवनको ढाँचा, नक्सारडिजाइन तयार गर्न नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भई सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरहरूबाट मात्र गर्नु पर्नेछ र सो को लागि अनुभवको प्रमाणपत्र र त्यस्तो वर्गको भवनको सुपरिवेक्षण त्यस्तो इन्जिनियरले गरी प्रतिवेदन समेत पेश गर्नु पर्नेछ ।
- (३) यस ऐन बमोजिम भवन निर्माण गर्दा 'ग' र 'घ' वर्गको ढाँचा र नक्सा तयार गर्न सिभिल वा आर्किटेक्ट इन्जिनियरिङ विषयमा कम्तिमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको सब इन्जिनियरबाट गर्न सकिनेछ । सो को लागि अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ र त्यस्तो वर्गको भवनको सुपरिवेक्षण समेत सो सब इन्जिनियरले गर्नु पर्नेछ ।

तर माथि उपदफा (३) मा जे सुकै लेखिएता पनि 'ग' र 'घ' वर्गको भवनको ढाँचारनक्सा तयार गर्न, सुपरिवेक्षण गर्न र प्रतिवेदन दिन इन्जिनियर वा आर्किटेक्टलाई कुनै बाधा पर्ने छैन ।

## २३. भवन निर्माण गर्ने निर्माण व्यवसायी सम्बन्धी व्यवस्था :

- (१) नगरपालिकाले तोकेको क्षेत्रमा भवन निर्माणको लागि निर्माण व्यवसायी वा ठेकेदारको सम्बन्धमा देहाय बमोजिम हुनेछ,-
- (क) नगरपालिका क्षेत्रभित्र भवन र संरचना निर्माण गर्ने निर्माण व्यवसायी वा ठेकेदार अनिवार्य रूपले नगरपालिकामा व्यवसाय दर्ता गरी प्रमाणपत्र लिएको हुनुपर्दछ, त्यस्तो निर्माण व्यवसायी वा ठेकेदारले नगरसभाले पारित गरेको आर्थिक ऐन अनुसारको दस्तुर तिरी प्रत्येक वर्ष दर्ता निविकरण गर्नु पर्नेछ ।

- (ख) त्यस्तो निर्माण व्यवसायी नगरपालिकामा दर्ता हुनका लागि भूकम्प प्रतिरोध सम्बन्धी न्युनतम अवधिको तालिम लिएको हुनुपर्दछ, र त्यस्तो व्यक्तिले समेत निर्माण व्यवसायको कार्य गर्न सक्नेछ।
- (ग) माथि खण्ड (ख) मा जे सुकै लेखिएको भएता पनि 'क', 'ख', 'ग', र 'घ' वर्ग को निर्माण व्यवसायीलाई त्यस्तो काम गर्न कुनै बाधा पर्ने छैन र मान्यता प्राप्त शैक्षिक वा संघसंस्थाबाट अध्ययन गरेको तथा तालिम लिएको व्यक्तिले पनि नगरपालिकाबाट व्यवसायिक प्रमाण पत्र लिन सक्नेछ।

#### २४. भवन निर्माण सम्बन्धी काममा संलग्न अन्य व्यवसायी सम्बन्धी व्यवस्था:

- (१) भवन निर्माण कार्यमा संलग्न इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर, सेट्रिंग गर्ने, पेन्टर तथामार्वल फिक्सर आदिको कार्य गर्ने सबैले नगरपालिकामा व्यवसाय दर्ता गरेको हुनु पर्नेछ। त्यस्तो व्यवसायीले नगरसभाले पारित गरेको अर्थिक ऐन बमोजिमको दस्तुर तिरी प्रत्येक वर्ष दर्ता नविकरण गर्नु पर्नेछ।
- (२) उपदफा (१) बमोजिमको व्यवसाय दर्ताका लागि सोसंग सम्बन्धित न्युनतम योग्यता पुनर्नेतालिम लिएको हुनु पर्नेछ।

#### २५. सजाय तथा जरिवाना सम्बन्धी व्यवस्था:

- (१) भवनरसंरचना निर्माणको ढाँचा, नक्सा एवंडिजाइन स्वीकृत मापदण्ड बिपरित तयार गर्ने वा सुपरिवेक्षण नगर्ने वा गलत प्रतिवेदन दिने कन्सल्टेन्टी, फर्म, इन्जिनियर तथा सब इन्जिनियरलाई कार्यपालिकाले देहाय बमोजिमको सजाय तथा जरिवाना गर्न सक्नेछ,-
- (क) पहिलो पटक गल्ती भेटिएमा निजलाई रु १० हजार रूपैयाँसम्म जरिवाना वा सजग गराउनका लागि सचेतपत्र दिन सक्नेछ।
- (ख) दोस्रो पटक गल्ती भेटिएमा निजलाई रु २५ हजार रूपैयाँसम्म जरिवाना वा कालो सूचिमा राखिनेछ।
- (ग) तेस्रो पटकगल्ती भेटिएमा निजलाई रु ५० हजार रूपैयाँसम्म जरिवाना वा कालो सूचिमा राखिनेछ र निजको व्यवसाय दर्ता प्रमाण पत्र एक वर्षका लागि निलम्बन गरिनेछ।
- (घ) चौथो पटक गल्ती भेटिएमा निजको नगरपालिकामा भएको व्यवसायदर्ताकोप्रमाण-पत्र खारेज गरी कालो सूचिमा राख्ने र नेपाल इन्जिनियरिंग काउन्सिलमा त्यस्तो इन्जिनियरको काउन्सिल दर्ता खारेजीको लागि लेखी पठाउनेछ।
- (२) माथि खण्ड (क) देखि (घ) सम्म जे सुकै लेखिएको भएता पनि भवन, संरचना निर्माणमा संलग्न इन्जिनियरले जानी बुझी गलत नियत राखी कानून र मापदण्ड उलंघन गर्ने मनसायले यो ऐन र कानूनको बरिलाप हुने कुनै कार्य गरेमा एक पटकमा पनि खण्ड (घ) बमोजिमको सजाय कार्यपालिकाले गर्न सक्नेछ।
- (३) भवन निर्माण व्यवसायीले भवन निर्माण सम्बन्धी मापदण्ड बिपरित तथा खोला पैनी, सार्वजनिक जग्गा र ऐलानी जग्गा मिची त्यस्तो भवनर संरचना निर्माण गरेमा देहाय बमोजिम गरिनेछ,-
- (क) पहिलो पटक गल्ती भेटिएमा निजलाई रु. दश हजार रूपैयाँसम्म जरिवाना वा सजग गराउनका लागि सचेतपत्र दिन सक्नेछ।

- (ख) दोस्रो पटक गल्ती भेटिएमा निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा कालो सूचीमा राखिनेछ ।
- (ग) तेस्रो पटक गल्ती भेटिएमा निजलाई एक लाख रुपैयाँसम्म जरिवाना वा कालो सूचीमा राखिनेछ र निजको व्यवसाय दर्ता प्रमाण पत्र एक वर्षका लागि निलम्बन गरिनेछ ।
- (घ) चौथो पटक गल्ती भेटिएमा निजको नगरपालिकामा भएको व्यवसाय दर्ताको प्रमाण पत्र खारेज गरी कालो सूचीमा राख्ने र नगरपालिका क्षेत्रभित्र निर्माणको काम गर्न बन्देज लगाइनेछ ।

२६.

#### **निरिक्षण एवं प्राविधिक समिति सम्बन्धि व्यवस्था:**

- (१) राष्ट्रिय भवन संहिता र कार्यपालिकाले तोकेको मापदण्डलाई पूर्ण रूपले पालना गराउन यो ऐन प्रारम्भ भएको एक महिनाभित्रकार्यपालिकाले देहाय बमोजिम एक निरिक्षण एवं प्राविधिक समिति गठन गर्नेछ र त्यस्तो समितिले भवन निर्माणको क्षेत्रमा निरीक्षण र जाँचबुझ गरी कार्यपालिकामा सिफारिस गर्नेछ,-
  - (क) उप-प्रमुख संयोजक
  - (ख) प्रमुख प्रशासकीय अधिकृतसदस्य
  - (ग) सम्बन्धित बडाको बडाध्यक्ष सदस्य
  - (घ) ईन्जिनियर वा ईन्जिनियरले तोकेको प्राविधिक कर्मचारसदस्य
  - (ङ) सम्बन्धित महाशाखा वा शाखा प्रमुख सदस्य सचिव
- (२) उपदफा (१) बमोजिम गठितप्राविधिक समितिमा आवश्यकतानुसार विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ र सो समितिमा पेश हुने नक्सा पासको प्रक्रियाको अवधि बढीमा तीन महिनाको हुनेछ ।
- (३) भवनको प्लिन्थ एरियाको क्षेत्रफल ५००० वर्गफिट र तीन तलाभन्दा बढी भएमा वा स्वास्थ्य वा शैक्षिक संस्था वा कम्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा यसदफा बमोजिम गठित निरिक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सा पास हुनेछ ।

**परिच्छेद -६**

#### **विविध**

२७.

#### **भवन निर्माण सम्बन्धि अन्य व्यवस्था:**

- (१) ऐन र मापदण्ड विपरित निर्माण भएका भवनर संरचना सम्बन्धमा देहाय बमोजिम हुनेछ-
  - (क) यो ऐन प्रारम्भ हुनु पूर्व पाखीबास नगरपालिका क्षेत्रमा नक्सा पास सम्बन्धी व्यवस्था लागु हुनुभन्दा अगाडी खोला, पैनी, मृत पैनी, बाटो, मृत बाटो सार्वजनिक, ऐलानी वा पर्ति जग्गामा भवन बनेको भए त्यस्तो भवन हटाउने भत्काउने वा सोको प्रयोग गरे बापत दस्तुर लिने लगायतका विषयमा कार्यपालिकाले आवश्यक मापदण्ड स्वीकृत गरी लागु गर्न सक्नेछ ।
  - (ख) यो ऐन प्रारम्भ हुनुपूर्व पाखीबास नगरपालिकामा भवन निर्माण तथा घर नक्सा पास सम्बन्धि व्यवस्था लागु भएपछि त्यस्तो क्षेत्रमा खोला, खोल्सा, नाला, पैनी, मृत पैनी, बाटो, मृत बाटो सडक, सार्वजनिक, ऐलानी वा पर्ति

जग्गा मिची वा अतिक्रमण गरी भवन संरचना बनाएको भए यस्ता विषयमा कार्यपालिकाले आवश्यक मापदण्ड स्विकृत गरी त्यस्तो मापदण्ड लागू गर्नेछ ।

- (ग) यो ऐन लागु भएपछि खोला नाला, पैनी, सडकबाट कति ठाउँ छोडी वा भवन निर्माण गर्ने सेट व्याकका सम्बन्धमा कार्यपालिकाले आवश्यक मापदण्ड स्विकृत गरी लागू गर्नेछ र त्यसरी मापदण्ड स्विकृत गर्दा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्ध आधारभूत मापदण्डलाई समेत ख्याल गरिनेछ ।
- (घ) खण्ड (क), (ख) र (ग)को हकमा यसै ऐनको दफा २४ बमोजिमको समितिले समय समयमा दिएको प्रतिवेदनका आधारमा आवश्यक मापदण्ड स्वीकृत गर्ने वा आवश्यक निर्णय गर्नेछ ।

**२८. कारवाही सम्बन्धी व्यवस्था :**

- (१) यस ऐनको प्रतिकूल हुने गरी कार्य गर्ने कुनै व्यक्ति वा संस्थाले कुनै कार्य गरेकोमा यसै ऐनको विभिन्न दफामा भएको व्यवस्था अनुसार नै कारवाही हुनेछ ।
- (२) यस ऐनको कुनै पनि दफामा उल्लेख नभएकाको हकमा यो ऐनको बर्खिलाप हुने गरी कार्य गर्ने गराउने कुनै पनि व्यक्ति वा संस्थालाई एक लाख रुपैयासम्म कार्यपालिकाले जरिवाना गर्न सक्नेछ ।

**२९. कर्मचारी उपर कारवाही सम्बन्धी व्यवस्था:**

यस ऐन बमोजिम सम्पादन गर्नुपर्ने काम यस ऐन बमोजिम वा यस ऐन बमोजिम बन्ने नियमावली वा कार्यविधि अनुरूप भए गरेको नपाईएमा वा त्यस्तो उजुरी परेमा त्यस्ता कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून बमोजिम विभागीय कार्बाही गरी कार्यपालिकामा जानकारी गराउनेछ । प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो कारवाही नगरेमा प्रमुखले त्यस्तो कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिन सक्नेछ ।

**३०. भवन निर्माण गर्दा फर्म, कन्सल्टेन्सी, इन्जिनियर, सब-इन्जिनियरले पाउने पारिश्रमिक शुल्क सम्बन्धी व्यवस्था:**

- (१) भवन निर्माणकोठाँचा, नक्सा वा डिजाईन तयार गर्ने, सुपरीवेक्षण गर्ने लगायतका कार्य गर्दा फर्म, कन्सल्टेन्सी, इन्जिनियर, सब-इन्जिनियरले घरधनीबाट पाउने अधिकतम पारिश्रमिक कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- (२) उपदफा (१) बमोजिम पारिश्रमिक तोकदा नगरक्षेत्रको भूगोलको विविधतालाई समेत वर्गीकरण गर्न सक्नेछ ।
- (३) निर्माण व्यवसायी वा ठेकेदारले भवन निर्माण गर्दा घरधनीबाट पाउने पारिश्रमिक शुल्क कार्यपालिकाले तोकेको प्रतिवर्गफिट अनुसारको शुल्कको आधारमा पाउनेछन् र त्यस्तो मापदण्ड स्वीकृत गर्दा नगरक्षेत्रको भूगोलकोविविधतालाई ध्यान दिई त्यस्तो दरमा वर्गीकरण गर्न सक्नेछ ।

**३१. यसै ऐन बमोजिम हुने :**

नगरपालिका क्षेत्रभित्र बन्ने भवन सरंचना र नक्सा पास सम्बन्धी सम्पूर्ण काम कारवाही यसै ऐन बमोजिम हुनेछ ।

३२. **नियम बनाउने अधिकार :** यो ऐनको कार्यान्वयन गर्नको लागि कार्यपालिकाले नियमावली, कार्यविधि मापदण्ड र भवन सहिता बनाई स्वीकृत गरी लागू गर्न सक्नेछ ।
३३. **खारेजी र बचाउ :** यो ऐन लागु हुनु भन्दा अगाडि प्रचलित कानून बमोजिम यस अगाडी भए गरेका घरनक्सा पास सम्बन्धी सम्पूर्ण काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

पारिवारक नगरपालिका